



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

Website: www.daopyuthan.moha.gov.np

E-Mail: daopyuthan@moha.gov.np,
daopyuthan2074@gmail.com

फोन नं ०८६-४२००३३

४२०१३३

४२००४८

फ्याक्स ०८६-४२०२९९

पत्र संख्या:- ०८२/०८३

चलानी नं:- ४२९



मिति: २०८२/०६/०७

श्री गृह मन्त्रालय,
(शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)
सिंहदरबार, काठमाण्डौ।

विषय:- मासिक प्रगति विवरण पठाइएको सम्बन्धमा।

प्रस्तुत विषयमा यस कार्यालय र ईलाका प्रशासन कार्यालय, जस्पुरबाट मिति २०८२ भदौ १ गते देखि २०८२ भदौ मसान्तसम्म सम्पादन भएका कामहरुको मासिक प्रगति विवरण यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ।

Mms"dy
२०८२/०६/०७

(सरद गौतम)

प्रशासकीय अधिकृत

प्रशासकीय अधिकृत

सि.नं.	सेवाको किसिम	जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएका सेवा				इलाका प्रशासन कार्यालय, जसपुरबाट प्रदान गरिएका सेवा			के.
		गत महिना सम्मको जम्मा	भदौ महिनाको जम्मा	कुल जम्मा	गत महिना सम्मको जम्मा	भदौ महिनाको जम्मा	कुल जम्मा		
१.	नागरिकता प्रमाण-पत्र वितरण								
	क) बंशजको आधारमा नागरिकता प्रमाण-पत्र वितरण	३५९	३१९	६७८	१४६	१११	२५७		
	ख) नागरिकता प्रमाण-पत्र प्रतिलिपी र संसोधन वितरण	३३०	३४९	६७९	१५१	१३७	२८८		
	ग) वैबाहिक अंगिकृत नागरिकता प्रमाणपत्र वितरण								
	घ) गैर आवासीय नागरिकता प्रमाणपत्र वितरण								
	ङ) आमाको नामबाट नागरिकता प्रमाणपत्र जारी	१	-	१					
२.	नाबालक परिचय-पत्र वितरण	९	५	१३			२	२	
३.	राहदानी वितरण								
	क) कार्यालयबाट सिफारिस	३२४	३७४	६९८					
	ख) द्रुत सिफारिस								
	ग) राहदानी वितरण	२१४	५१२	७२६			७८	१६३	
४.	राष्ट्रिय-परिचयपत्र दर्ता								
	दर्ता	१७२७	१५४७	३२७४			६२०	४७९	१०९९
	वितरण	१३६	१३३	२६९					
५.	सिफारिस								
	क) भारतीय पेन्सनरका लागि	२५	१८	४३					
	ख) आदिवासी-जनजातीको सिफारिस	३२	३३	६५			७	६	१३
	ग) दलित जातीको सिफारिस	३१	१६	४७			११	५	१६
	घ) चालचलन प्रमाणित								
	ङ) नामथर प्रमाणित	१९	३	२२			१५	१७	३२
	च) अन्य सिफारिस		८	८					

प्रशासकीय अधिकृत

६. सहायता कक्षबाट प्रदान गरिएको सेवा		४२०		३५३	७७३	१३७	१४९	२८६
७	सुद्धा किसिम	भदौ महिनाको						
	क) सार्वजनिक नैतिकता विरुद्ध	दर्ता	फैसला					
	ख) क्षतिपूर्ति	३	०					
	ग) हातहतियार	०	०					
	घ) कालोबजार							
८	ठाडो उजुरी	३	३					
९	बजार-अनुगमन							
१०	कार्यालय अनुगमन							
११	राजश्व संकलन राहदानीबाट	गत महिनासम्मको	भदौ महिनाको					
१२	अन्यबाट राजश्व संकलन	१,८८५,०००/-	३६,४२,५००/-					
	राहत वितरण (बाढी, पहिरो, आगलागी, चट्याङ, हावाहुरी, असिना र पानी)	१७००/-	८,६५०/-					
१३	कार्यालयबाट लुम्बिनी प्रदेश सरकारबाट							
१४	हातहतियार नामसारी / नविकरण							
१५	संघ-संस्था दर्ता / नविकरण							
१६	हतियार मर्मत सम्बन्धी अनुमति-पत्र / नविकरण	०/१	३/०				३/१	
१७	विष्फोटक पदार्थ इजाजत-पत्र / नविकरण							

१८. यस कार्यालयबाट भएका अन्य कार्यहरू:-

क) शान्ति सुरक्षा र अमनचयन सम्बन्धी कार्य

- सुरक्षाकर्मीहरूको परिचालन गरी गैर कानूनी क्रियाकलापहरू निस्तेज पारी कानून बमोजिम कारबाही गरिएको र सुरक्षा व्यवस्थालाई चुस्त-दुरुस्त र प्रभावकारी बनाइएको,
- जिल्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायबाट सूचना संकलन, विश्लेषण, समन्वय र सहकार्य गरी शान्ति सुरक्षा मजबुत बनाइएको,


प्रशासकीय अधिकृत

- गृह मन्त्रालयबाट सुरक्षा सम्बन्धमा प्राप्त परिपत्रहरूको आवश्यक कार्यान्वयन गरिएको,
 - जिल्ला सुरक्षा समितिको नियमित तथा आवश्यकता अनुसार २ (दुई) वटा बैठकहरू सम्पन्न गरी निर्णयहरू कार्यान्वयन गरिएको,
 - गृह मन्त्रालयबाट सुरक्षा सम्बन्धमा प्राप्त परिपत्रहरूको आवश्यक कार्यान्वयन गरिएको,
 - लागु औषध कारोबार र प्रयोगको सम्भाव्य क्षेत्र तथा सीमा नाकामा सुरक्षा निकाय मार्फत निगरानी गरिएको,
 - लागु औषध कारोबार र ओसारपसार नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम विभिन्न क्याम्पस तथा विद्यालयमा सम्पन्न गरिएको,
 - प्रमुख जिल्ला अधिकारीबाट प्रहरी चौकीको निरीक्षण एवम् अनुगमन भईरहेको ।
- ग) विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू:-
- जिल्लामा मनसुनजन्य र अन्य विपद्जन्य घटनाबाट क्षती भएका व्यक्तिहरू (परिवार) लाई आवश्यकता अनुसार तत्काल राहत उपलब्ध गराउने गरिएको ।
 - विपद् प्रभावित व्यक्तिहरूलाई संघीय सरकारबाट र प्रदेश सरकारबाट राहत उपलब्ध गराउन मन्त्रालयमा सिफारिस गर्ने गरिएको,
 - मनसुन सँगै जिल्लामा विपद्जन्य घटनाहरूबाट हुने सक्ने मानवीय तथा भौतिक क्षति न्यूनिकरण साथै नियन्त्रण गर्न जिल्लामा रहेमा सरोकारवाला निकायहरूलाई उपलब्ध स्रोत-साधन तथा जनशक्ति तयारी अवस्थामा राख्न पत्राचार गरिएको ।

घ) सुशासन सम्बन्धी कार्यहरू:-

- नियमित स्टाफ मिटिङ बसी सेवा प्रवाहलाई प्रभावकारी, नागरिकमैत्री बनाउने तथा आइपरेका समस्या समाधानका लागि छलफल गर्ने गरिएको,
- दैनिक प्रतिवेदन प्रणाली (DRS) र मासिक प्रगति प्रतिवेदन पठाइएको,
- जिल्लास्थित सरकारी कार्यालयको कार्यालय प्रमुखको नियमित बैठक बसी आइपरेका समस्याहरूको बारेमा छलफल तथा सहजिकरण र समन्वय गर्ने गरिएको,
- विभिन्न निकायहरूको काम काजलाई सहजीकरण गर्न आवश्यकताअनुसार बैठक, छलफल आदिका माध्यमबाट निर्णय गरिएको र समस्या समाधानका लागि अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाइएको,
- नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा अन्य तालुक निकायहरूबाट प्राप्त निर्देशन र परिपत्र आदिको कार्यान्वयन गर्ने गरिएको,
- जिल्लास्थित विभिन्न पक्षहरूसँग समन्वय बैठक बसी सरोकारका विषयमा छलफल गरिएको,
- जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालन भएका संघसंस्थाहरूको नियमित अनुगमन तथा निरीक्षण गरिएको,
- जिल्ला प्रशासन कार्यालय प्युठानको आ.व. २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्ययोजना अनुसार साउन महिनामा गर्नुपर्ने क्रियाकलापहरू सम्पन्न गरिएको,
- नागरिकता सम्बन्धी उजुरीहरूको CCRS प्रणालीमा नियमित फछ्यौट गरिएको,
- कार्यालय निरीक्षण, कारागार निरीक्षण एवम् सुरक्षा निकायहरूको निरीक्षणको कार्य सम्पन्न गरिएको,
- जिल्लामा रहेका सरकारी निकायका सवारी साधनलाई सार्वजनिक विदामा प्रयोग गर्नु परेमा अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयबाट जारी सवारी पास लिएर मात्र प्रयोग गरिएको ।


 प्रशासकीय अधिकृत